

आज मिति २०७६/१०/२२ गते भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर के.सी.ज्यूको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको ४६ औं बैठकमा तपशिल बमोजिमका पदाधिकारीहरूको उपस्थिति रही देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री भरत बहादुर के.सी.....	नगर प्रमुख
श्री कमला बस्नेत	नगर उप प्रमुख
श्री मान बहादुर खड्का.....	(प्र. प्र.अ.) सचिव
श्री बिर बहादुर थामी	वडा अध्यक्ष भी.न.पा. १
श्री विराजमान श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. २
श्री हरिसरण शिवाकोटी	वडा अध्यक्ष भी.न.पा. ३
श्री हरिवंश चौलागाईं	वडा अध्यक्ष भी.न.पा. ४
श्री रामचन्द्र बस्नेत	वडा अध्यक्ष भी.न.पा. ५
श्री नबिन कुमार लामा	वडा अध्यक्ष भी.न.पा. ६
श्री कैलाश कुमार श्रेष्ठ	वडा अध्यक्ष भी.न.पा. ७
श्री नकुल के.सी.	वडा अध्यक्ष भी.न.पा. ८
श्री चित्र बहादुर भुजेल	वडा अध्यक्ष भी.न.पा. ९
श्री लालकृष्ण थामी	कार्यपालिका सदस्य
श्री दिपक धनुके.....	.कार्यपालिका सदस्य,
श्री सुमन सुनामकार्यपालिका सदस्य,
श्री रुपा शाही भुजेल	कार्यपालिका सदस्य,
श्री गौरी थामी	कार्यपालिका सदस्य,
श्री मन्जु बिश्वकर्मा	कार्यपालिका सदस्य,
श्री जमुना श्रेष्ठ	कार्यपालिका सदस्य,
श्री किरण वली.....	. कार्यपालिका सदस्य,

मिति : २०७६/१०/२२

बिहान : ११: ०० बाजे

४६ औं कार्यपालिका बैठकका प्रस्थाव तथा निर्णयहरु

निर्णय नं. १ :- भीमेश्वर नगरपालिकाको चालु आ.व. ०७६/७७ पौष मसान्त सम्मको भौतिक प्रगति तथा अर्धवार्षिक खर्च प्रस्तुति र समीक्षा गरियो ।

निर्णय नं. २ :- भीमेश्वर नगरपालिकाको चालु आ.व. ०७६/७७ स्वीकृत कार्यक्रम अवलोकन भ्रमण यहि २०७६ फागुनको अन्तिम हप्ता र चैत्रको दोश्रो हप्ताका लागि (७/७ दिने) तय गर्ने र भ्रमणका क्षेत्रहरु सस्थागत बिकास, अनुभव आदान प्रदान तथा सरसफाई, बजार ब्यबस्थापन, स्थान र सहभागी कार्यालयले योजना बनाई नगर प्रमुख समक्ष पेश गर्ने नगर प्रमुखले निर्धारण गरे बमोजिम हुने निर्णय गरियो ।

निर्णय नं. ३ :- दोलखा किवी महोत्सव तथा चरिकोट स्ट्रीट फूड फेस्टिवल २०७६ संचालन सम्बन्धमा प्रस्तुति तथा समीक्षा गर्दै कुल खर्च १२,३४,६८८/- अनुमोदन गरी कार्यपालिकाको मिति २०७६/०९/०५ को बैठकको निर्णय नं. १ बमोजिम नपुग हुने रकम ब.शि.नं. (६९) ब्यबसायिक कृषि तथा पशुपालन शीर्षकबाट खर्च लेख्ने निर्णय गरियो।

निर्णय नं. ४ :- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ३ नं. प्रदेश संगको साझेदारीमा यस नगरपालिकाको संगठन तथा ब्यबस्थापन सर्वेक्षण (O&M) एवम राजश्व सम्भाव्यता अध्ययन तथा श्रोत परिचालन कार्यक्रम संचालन गर्ने सम्बन्धि ४५ औं कार्यपालिका बैठकबाट निर्णय भएको छ । राजश्व सम्भाव्यता अध्ययन को रु ६,५८०००/- र संगठन तथा ब्यबस्थापन सर्वेक्षण ६,२३०००/-को प्रास्ताव पेश भएकोमा छलफल गरी राजश्व सम्भाव्यता अध्ययन को रु ४५३,०००/- र संगठन तथा ब्यबस्थापन सर्वेक्षणको ३,७००००/-स्वीकृत गर्ने र ब.शि.नं.१०५ क्षेत्रगत गुरुयोजना निर्माणमा विनियोजित बजेटबाट खर्च लेख्ने निर्णय गरियो ।

निर्णय नं. ५ :- यस आ. ब.०७६/७७ मा संचालन हुने राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता यहि फाल्गुण ११-१३ गते संचालन हुने भएकोले उक्त प्रतियोगिता संचालन गर्न दोलखा जिल्ला खेलकुद विकास समितिलाई जिम्मा दिने र उक्त प्रतियोगिता संचालन गर्न विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शिर्षकको रु १,००,०००/- (एकलाख) जनतासंग मेयर शिर्षकबाट ४,५०,०००/- (चारलाख पचास हजार) गरी जम्मा रु ५,५०,०००/- (पाँचलाख) मा कार्यक्रम संचालन तथा सम्पन्न गराउने गरी सहकार्य गर्ने निर्णय गरियो ।

निर्णय नं. ६ :- यस नगरपालिका सामाजिक विकास शाखाद्वारा प्रस्तुत टोल विकास समिति, आमासमुह, महिला समूह, दर्ता तथा संचालन कार्यविधि २०७६, थप परिमार्जन सहित आगामी कार्यपालिकाको बैठकमा पेश गर्न निर्देशन दिने निर्णय गरियो ।

निर्णय नं. ७:- यस नगरपालिकाको वडा नं ७ स्थित भुल्भुलेमा औद्योगिक ग्राम स्थापना गर्न प्रस्ताव गरिएकोमा श्री उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रालयबाट स्वीकृति प्रदान भइ चालु आ.वा. मा बजेट समेत विनियोजन भएकोमा यस नगरपालिकाले आफ्नै श्रोतबाट बिस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्नुपर्ने भएको हुदा मन्त्रालयबाट प्राप्त कार्यसूची (TOR) परिमार्जन सहित स्वीकृत गर्ने र गरिवी निवारणका लागि लघु उद्दम विकास कार्यक्रम शिर्षकबाट लागत भुक्तानी गर्ने गरी औद्योगिक ग्राम स्थापनाको कार्य यथाशिघ्र अघि बढाउन कार्यालयलाई निर्देशन दिने निर्णय गरियो

निर्णय नं. ८ :- यस नगरपालिकाद्वारा संचालन गरिने तपशिलका लक्षित वर्ग क्षमता विकास कार्यक्रम यसै नगर कार्यपालिकाको सामाजिक विकास शाखाबाट प्रस्ताव लिई कार्यालयबाटै कार्यान्वयन गर्ने निर्णय गरियो ।

तपशिल

क) उपभोक्ता समितिहरूका लागि आधारभूत प्रस्ताव लेखन, बैठक संचालन, लेखा संचालन ।

ख) छुवाछुत बिरुद्धको सामाजिक सचेतीकरण गोष्ठी ।

ग) लैंगिक हिंसा न्यूनीकरण गर्न श्रीमान् /श्रीमती र सासु/बुहारी सचेतना तथा अभिमुखीकरण कार्यक्रम

निर्णय नं. ९ :- भीमेश्वर नगरपालिका वडा नं. १ स्थित क्षमावती मा.बि.लाई शैक्षिक सुधार कार्यक्रम संचालन गर्न प्रस्ताव पेश गरेकोमा जनतासंग मेयर कार्यक्रमबाट रु ५,००,०००/- (पांच लाख) मात्र उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. १० :- यस नगरपालिकाको चालु आ.व. मा लागत सहभागिता शिर्षकमा विनियोजित रु १,००,००,०००/- (एक करोड) बाट यस नगरपालिका क्षेत्रमा निर्माण हुने पक्कि सडक, पक्की ढल, पक्की सडक नाला, पक्कि सामुदायिक भवन, पक्कि सामुदायिक शौचालय आदि ६०/४० % को लागत मा निर्माण गर्न १५ दिनको सूचाना दिई उपभोक्ता समितिबाट प्रस्ताव आवहान गर्ने निर्णय गरियो ।

निर्णय नं. ११ :- चालु आ.व. वार्षिक स्वीकृत कार्यक्रम सशर्त अनुदान तर्फ खोप केन्द्र निर्माण गर्न बजेट उपलब्ध भएको छ । यस नगरपालिकाको वडा नं ९, झिगान र कटेरीस्वारा वस्ती र वडा नं १ लामानागीमा खोपकेन्द्र निर्माण गर्ने निर्णय गरियो।

निर्णय नं. १२ चालु आ.व.का वार्षिक स्वीकृत कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनु पर्ने भएको छ, वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको कार्यबोझ बढ्दै गएको छ भने वडा समितिको क्रियाशीलता बढाउनु परेको छ । यस पृष्ठभूमिमा जनप्रतिनिधिहरूको सेवा सुविधा सम्बन्धी प्रदेश कानून जारी नभए सम्मका लागि यहि २०७६ साल माघ देखि लागु हुने गरी मासिक रुपमा तपसिल बमोजिम हुने निर्णय गरियो ।

क) वडा अध्यक्षहरूका लागि मासिक २० (बिस) लिटर बराबर ईन्धन र रु १,०००/- (एक हजार मात्र) संचार खर्च व्यवस्था गर्ने ।

ख) कार्यपालिका महिला, दलित/अल्पसंख्यक सदस्यहरूका लागि मासिक रु १० (दस) लिटर बराबर ईन्धन र रु ५००/- (पांच सय मात्र) संचार खर्च व्यवस्था गर्ने ।

ग) वडा समितिहरूको बैठक मासिक न्युनतम एक पटकका लागि बैठक भत्ता चिया, खाजा लागत उपलब्ध गराउने , वडा समितिहरूको बैठकमा वडा सचिव र प्राविधिक समेत रहने व्यवस्था मिलाउने ।

निर्णय नं १३: मन्त्रिपरिषद्को मिति २०७६/८/३० को बैठकबाट स्वीकृत चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा ब्यबस्थापन गर्ने सम्बन्धि कार्यविधि, २०७६ को बुदा नं. ३(१) ले स्थानीय तहले नै स्वीकृत चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा जनशक्ति आपूर्ति गर्न सक्ने ब्यबस्था गरेको छ । सदरमुकामबाट टाढा रहेका वडाहरु वडा नं १ सुशपाक्षमावती, वडा नं ८ बोच तथा वडा नं ९ लाकुरीडाँडामा स्थित स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । यसै सन्दर्भमा सम्बन्धित सशर्त कार्यक्रमबाट तलव भत्ता व्यहोर्ने गरी तपसिल बमोजिमका जनशक्ति सोहि स्थानमा रहने गरी सेवा करारमा व्यवस्थापन गर्ने निर्णय गरियो ।

तपसिल

क) हेल्थ असिस्टेन्ट	३ जना
ख) अहेव	२ जना

निर्णय नं १४:- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रादान "उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम,अन्तर्गतका " कार्यक्रम संचालन कार्यविधि, २०७६, बमोजिम देहाएका कार्यक्रम उपलब्ध गराई दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो ।

कार्यक्रम क्षेत्र	(शिक्षा)	(स्वास्थ्य)	(सडक)
आयोजनाको नाम र स्थान	गौरीशंकर क्याम्पस भौतिक आयोगना,वडानं.३	प्रस्तावित चरिकोट अस्पताल भौतिक आयोगना वडानं.३	जिलु मार्ग (भटमासे -जिलु-कातिके-जफती गोलाई सडक) वडानं.४ र ५
आयोजनाको लागत रु	१५,००,००,०००/-	१५,००,००,०००/-	४४,००,००,०००/-

निर्णय नं १५:- आ.व. २०७६/७७ मा भीमेश्वर नगरपालिकाको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण तपसिल बमोजिमका कृषक समुह/कृषि सहकारी संस्था लि.हरुलाई गर्ने निर्णय गरियो

तपसिल

क्र.स.	कृषक समुह/कृषि सहकारी संस्थाको नाम	ठेगाना	मिनिलिटर	श्रेसर	सम्पर्क व्यक्ति	व्यहोर्नु पर्ने रकम ५०%
१	फासेलुंग कृषक समूह	भी.न.पा. १	१		लक्ष्मी थापा	३०,०००
२.	अविरल आई.पि.एम.कृषक समुह	भी.न.पा. २	१		श्याम कृष्ण खुलाल	३०,०००
३.	जुनतारा कृषि सहकारी संस्था लि.	भी.न.पा. ३	२		प्रविण श्रेष्ठ	६०,०००
४.	नवजागृत कृषक समूह	भी.न.पा. ४		१	तारानाथ चौलागाई	३२,५००
५.	कर्कले देवी कृषक समूह	भी.न.पा. ४	१		असली सार्की	३०,०००
६.	किर्सीछाप कृषक समूह	भी.न.पा. ५	१		सुर्य कुमार कुँवर	३०,०००
७.	सुन्दरीमाई कृषक समूह	भी.न.पा. ५		१		३२,५००
८.	पौरखी कृषक समूह	भी.न.पा. ५	१		बालकृष्ण बस्नेत	३०,०००
९.	विष्णुचरण चर्नावती कृषि सहकारी संस्था लि.	भी.न.पा. ५	१	१	श्रीकृष्ण बस्नेत	६२,५००

१०.	पौरखी कृषि सहकारी संस्था लि.	भी.न.पा. ६	१		हरिहर न्यौपाने	३०,०००
११.	ताजा तरकारी महिला कृषक समूह	भी.न.पा. ६	१		विष्णु गुरुङ	३०,०००
१२.	जुकेवेसी कृषक समूह	भी.न.पा. ६	१		रामकृष्ण श्रेष्ठ	३०,०००
१३.	कार्कीगाउँ कृषक समूह	भी.न.पा. ७		१	अर्जुन बहादुर कार्की	३२,५००
१४.	तरकारी तथा बाख्रापालन महिला कृषक समूह	भी.न.पा. ७	१		शंकर बस्नेत	३०,०००
१५.	अति विपन्न विशेष कृषक समूह	भी.न.पा. ७	१		शान्तमान भुजेल	३०,०००
१६.	महालक्ष्मी कृषि तथा पशुपालन कृषक समूह	भी.न.पा. ७	१		केदार प्रसाद सुवेदी	३०,०००
१७.	घुम्ती कृषक समूह	भी.न.पा. ८	१		राम बहादुर बस्नेत	३०,०००
१८.	घरायसी खाद्यान्न उत्पादन कृषक समूह	भी.न.पा. ९	१		कल्पना के.सी.	३०,०००
जम्मा			१६	४		६,१०,०००

निर्णय नं १६:- आ.व. २०७६/७७ का लागि संघबाट प्राप्त सशर्त अनुदानमा भकारी सुधार कार्यक्रमको लागि रु ३,००,०००/- (तिन लाख मात्र) रकम विनियोजन भएको मध्य तपसिलका कृषक समूह तथा सहकारी संस्था लि. हरुलाई उपलब्ध गराउने निर्णय गरियो

क्र.स.	दर्ता नं /मिति	कृषक समुह/कृषि सहकारी संस्थाको नाम	ठेगाना	स्वीकृत संख्या	सम्पर्क व्यक्ति	सम्पर्क नं
१.	६०७/०७६/७/७	त्रिवेणी दुग्ध उत्पादक सहकारी संस्था लि.	भी.न.पा. १	१८	उद्वव बहादुर कार्की	९७४४०४६११६
२.	६१९/०७६/७/१४	मानेटार कृषक समूह	भी.न.पा. ७	१२	कविता बस्नेत	९८४४०६५२१३

निर्णय नं १७ :- भी.न.पा. वडा नं १ मा प्राविधिक जनशक्ति अभावमा चालु आ.व.को आयोजना संचालनमा कठिनाई उत्पन्न भएको छ . यस आ.व.मा प्राविधिक जनशक्ति आपूर्ति गर्दा वैकल्पिक सूचिका उम्मेदवारहरु सम्पर्कमा नआएका र साविक वडा नं १ मा कार्यरत प्राविधिक अ.स.ई. विकास गौतमबाट कार्यसम्पादन आचरणमा सुधार ल्याउने प्रतिवद्धता सहित सेवा गर्न पाउँ भन्ने निवेदन प्राप्त भएकोले चालु आ.व.को फाल्गुण १ गते देखि २०७७ साल असार मसान्त सम्मका लागि सेवा करार गर्ने निर्णय गरियो ।

निर्णय नं १८ :- भीमेश्वर नगरपालिकाको विस्तृत योजना तर्जुमा सम्वन्धी कार्यविधि, २०७६ स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं १९ :- (क) ई. नहकुल श्रेष्ठ, सहायक कम्प्युटर अपरेटर रबिना खड्का र सुजन न्यौपानेको करार सेवा खाइपाई आएको सेवा सुविधा पाउने गरि २०७६ असार मसान्त सम्मका लागि थप गर्ने र सुचनाप्रविधि अधिकृत

किरण दाहालका लागि चालु आ.ब. मा आधारभूत पारिश्रमिकमा ७५% प्रदेश तथा स्थानीय शासन कार्यक्रमबाट प्राप्तहुने सुनिश्चितता भएकोले नपुग हुने २५% रकम नगरपालिका कार्यालयले थप्ने गरी भएको निर्णयलाई अनुमोदन गर्ने ।

१९ (ख) यस नगरपालिकामा सेवा करारमा कार्यरत तपशिलका कर्मचारिहरुको सेवा करार अवधि २०७६ पौष मसान्तमा समाप्त भएको र कार्यालालाई उक्त सेवा आवश्यक रहेकोले २०७७ असार मसान्तसम्मका लागि साबिक बमोजिमनै सेवा सुबिधा पाउने गरी करार अवधि थप गर्ने ।

- १) नगर प्रहरी तर्फ : ओम प्रकाश राउत, राजिब बि.क.महेन्द्र बहादुर श्रेष्ठ र रेखा लामा ।
- २) सवारी चालक तर्फ: शंकर खत्री, श्याम कुमार खड्का र अपरेटर हरिबहादुर खत्री ।
- ३) कार्यालय सहयोगी : गोपी थामी, रमासापकोटा, कल्पना बुढाथोकी, निर्मला बस्नेत, ठुली तामांग, इन्द्र बहादुर तामांग, प्रेम बहादुर कार्की, रमा न्यौपाने , कुमारी सार्की , कबिता थापा र शिवशंकर बस्नेत ।

४) LDF तर्फ: अर्जुन बहादुर लामा, लिला बहादुर तामांग, पार्वती श्रेष्ठ र प्रकाश सुबेदी ।

५) कार्यालय सहायक तर्फ: शान्ति बहादुर के.सी. सुवास श्रेष्ठ

६) प्राविधिक तर्फ : स.ई. राजुनाराया श्रेष्ठ, अ.स.ई. कबिता बराईली, हरिशरण दाहाल रुपन कार्की, चित्र बहादुर श्रेष्ठ

१९ (ग) स्वास्थ्य तर्फ :- अहेवहरु: सपना उप्रेती, संगीता तामांग , मेनुका बुढाथोकी, पन्जु तामांग, लक्ष्मी श्रेष्ठ, सावित्री खड्का र अम्बिका घिसिँड , अनमी तर्फ: सबिना सापकोटा, सोममाया तामांग, बिन्दया श्रेष्ठ, अनुपा श्रेष्ठ, गंगा थापा, सरिता श्रेष्ठ, रक्षा बस्नेत, सिता लामा र चिरन शिवाकोटी ।

१९ (घ) यस नगरपालिका वडा नं. ७ स्थित रोयल मकैबारी फुटसल एण्ड स्पोर्टस हाउस प्रा.लि.ले विद्यालय स्तरीय र वडा स्तरीय फुटसल प्रतियोगिता मिति २०७६/१०/१८-१९ सञ्चालन गर्न प्रस्ताव पेश गरेकोमा जनतासंग मेयर कार्यक्रमबाट रु ५०,०००/- ५०,०००/- गरी /- (एकलाख मात्र) उपलब्ध गराउने निर्णय गरियो ।

१९ (ङ) यस नगरपालिका वडा नं. ३ स्थित बसपार्क-चरिघ्याङ पर्यटकीय पदमार्ग निर्माणका लागि विनियोजित रु ३,५०,०००/- (तीन लाख पचास हजार मात्र) बाट कार्य अधुरो भई मेशिनरीवाल पुरा गर्न थप रकम माग गरेकोमा प्राविधिक प्रतिवेदन बमोजिम बढीमा रु ७५,०००/- (पचहत्तर हजार मात्र) थप जनतासँग मेयर कार्यक्रमबाट उपलब्ध गराउने निर्णय गरियो ।

१९ (च) यस नगरपालिका वडा नं. ७ स्थित उखुबारी – कुप्री – सानो कुप्री सडक मर्मत उपभोक्ता समितिले माझगाउँ – कुप्री सडक मर्मत गर्न १,९३,११७/- (एक लाख तिरानव्वे हजार एक सय सत्र) को प्राविधिक लागत ईष्टिमेट सहित पेश गरकाले नगरपालिकाको तर्फबाट १,५०,०००/- (एक लाख पचास हजार मात्र) जनतासँग मेयर कार्यक्रमबाट उपलब्ध गराउने निर्णय गरियो ।

१९ (छ) यस नगरपालिका वडा नं. ३ स्थित बसपार्क मार्ग टोल सुधार समितिले बसपार्कमा सार्वजनिक शौचालय निर्माण गर्न रु २,०८,०००/- को प्रस्ताव पेश गरेकोमा स्थलगत अनुगमन गरी प्राविधिक मूल्यांकन बमोजिम हुन आउने रकम मात्र जनतासँग मेयर कार्यक्रमबाट भुक्तानी गर्ने निर्णय गरियो ।

१९ (झ) यस नगरपालिका वडा नं. ९ नर बहादुर श्रेष्ठले आफ्नो आर्थिक अवस्था कमजोर भएको र श्रीमती लक्ष्मी श्रेष्ठको मिति २०७६/०८/२९ गते सुनकोसी गाउँ पालिकाको वडा नं ७ मा बस दुर्घटनामा पारि निधन भएकोले बाल बालिकाको पठनपाठन र लालन पालन गर्न सहायोग पाउ भनि वडा नं.९ को सिफारिस समेत लिई आएकोले निजलाई रु २५,०००/- (पचिस हजार मात्र) अन्य सहयोग शिर्षकबाट उपलब्ध गराउने निर्णय गरियो ।

१९ (ञ) यस नगरपालिको बार्षिक स्वीकृत कार्यक्रम बमोजिम टुडिखेल खेल मैदान स्तरोन्नति गर्ने क्रममा सामुदायिक वन उपभोक्ता महासंघ , नेपाल जिल्ला शाखा दोलखाको तारबार तथा शौचालय समेतमा क्षेती भएकोले

तारबार तथा शौचालय पुनः निर्माणका लागि सहयोग पाउ भनि पेश भएको निवेदन अनुसार उक्त कार्यको लागि जनतासंग मेयर कार्यक्रमबाट रु १,००,०००/- (एकलाखमात्र) उपलब्ध गराउने निर्णय गरियो ।

१९ (ट) यस नगरपालिका वडा नं. ६ स्थित गैराश्वारा कृषि फार्मका प्रो.श्याम कृष्ण थापाले किवी खेति तथा पशुपालन ब्यबसाय संचालन गर्न पेश गर्नु भएको प्रस्ताव तथा वडा नं ६ को सिफारिस समेतका आधारमा उक्त फार्म संचालन तथा किवी खेति विस्तारका लागि जनतासंग मेयर कार्यक्रमबाट रु १,००,०००/- (एकलाख मात्र) उपलब्ध गराउने निर्णय गरियो ।

१९ (ठ) यस नगरपालिका वार्ड १ क्षेमावती वडा स्तरीय अपाङ्ग समितिका अध्यक्ष गोपाल बहादुर अधिकारीले कुखुरा पालन ब्यबसाय संचालन गर्न पेश गरेको प्रस्ताव अनुसार उक्त ब्यबसाय संचालन गर्न जनतासंग मयेर कार्यक्रमबाट रु ५०,०००/- (पचास हजार) मात्र उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं. २०:- यस नगरपालिकामा रहेका कृषि तथा पशु सेवाका कर्मचारीहरुलाई कृषि तथा पशु सेवालाई ब्यबस्थित गर्न वडा स्तरबाटै सेवा प्रदान गर्ने ब्यबस्था मिलाउन कार्यालयलाई निर्देशन दिने र सो बमोजिम काम गर्न नपुग हुने पशुसेवा कर्मचारी शंकरप्रसाद पाठकलाई २०७७ असार मसान्त सम्मका लागि सेवा करारमा लिई देहाए बमोजिम कार्यक्षेत्र समेत निर्धारण गर्ने निर्णय गरियो

कार्य विभाजन कृषि सेवा तर्फ

- (क) राधिका बुढाथोकी : नगरस्तरीय र वडा नं. ३ का कृषि सेवा कार्यक्रम
- (ख) मनुका घिमिरे : वडा नं. १, २, ४ र ५ का कृषि सेवा कार्यक्रम (हाजिर हुने कार्यालय वडा नं. २)
- (ग) बिष्णु चौलागाई : वडा नं. ६, ७, ८ र ९ का कृषि सेवा कार्यक्रम (हाजिर हुने कार्यालय वडा नं. ८)

कार्य विभाजन पशु सेवा तर्फ

- (क) रमाला घिसिँङ : नगरस्तरीय र वडा नं. ३ का पशुसेवा कार्यक्रम(हाजिर हुने कार्यालय वडा नं. ३ वा न.पा.)
- (ख) भिम बहादुर जिरेल : वडा नं. १, २, ४ र ५ का पशुसेवा कार्यक्रम(हाजिर हुने कार्यालय वडा नं. २ वा न.पा.)
- (ग) शंकर प्रसाद पाठक : वडा नं. ६, ७, ८ र ९ का पशु सेवा कार्यक्रम (हाजिर हुने कार्यालय वडा नं. ८)

निर्णय नं. २१:- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,स्थानीय पूर्वाधार विकास विभागको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको मिति २०७६/०९/२१ को सुचना बमोजिम प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि पाटीखोला -मानेडाडा-नगरपालिकाको मुख्य प्रशासनिक भवन जोड्ने सडक छनौट गरी पठाउने निर्णय गरियो ।

